



## चुरे गाउँपालिका

# स्थानीय राजपत्र

खण्ड २ चुरे, पौष २६ गते, २०७५ साल (संख्या १)

## भाग १

### स्थानीय तहको विनियोजन ऐन २०७५

चुरे गाउँपालिकाको अर्थिक बर्ष २०७५।२०७६ को सेवा र कार्यहरूको लागि स्थानीय सञ्चितकोषबाट केही रकम खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धमा ब्यवस्था गर्न बनेको ऐन

सभाबाट स्वीकृत मिति : २०७५।०९।२६

प्रस्ताबना : चुरे गाउँपालिकाको आर्थिक बर्ष २०७५।०७६ को सेवा र कार्यहरूको लागि सञ्चितकोषबाट केही रकम खर्च गर्ने अधिकार दिन र सो रकम विनियोजन गर्न वान्छनीय भएकोले, नेपालको संविधानको धारा २२९ को उप-धारा (२) वमोजिम चुरे गाउँ सभाले यो ऐन बनाएको छ ।

१. संक्षिप्तनाम प्रारम्भ : (१) यस ऐनको नाम “चुरे गाउँपालिकाको विनियोजन ऐन, २०७५” रहेको छ ।

(२) यो ऐन तुरुन्त प्रारम्भ हुनेछ ।

२. आर्थिक वर्ष २०७५।०७६ को निमित्त संचितकोषवाट रकम खर्च गर्ने अधिकार : (१) आर्थिक वर्ष २०७५।०७६ को निमित्त चुरे गाउँपालिका, वडा समिति, विषयगत शाखाले गर्ने सेवा र कार्यहरूका निमित्त अनुसूची १ मा उल्लिखित चालु खर्च, पूँजिगत खर्च, शसर्त अनुदान र बित्तिय ब्यवस्थापनको रकम समेत गरी जम्मा रकम रु. ३३,५७,९९,८२१।३३ ( अक्षेरुपी त्यातीस कारोड सन्ताउन्न लाख एकानब्बे हजार आठ सय एक्काईस, पैसा त्यातीस मात्र) मा नवढाई निर्दिष्ट गरिए वमोजिम सञ्चितकोषवाट खर्च गर्न सकिने छ ।

३. विनियोजन : (१) यस ऐनद्धरा सञ्चितकोषवाट खर्च गर्न अधिकार दिइएको रकम आर्थिक वर्ष २०७५।२०७६ को निमित्त चुरे गाउँपालिकाको गाउँकार्यपालिका, वडा समिति र विषयगतशाखाले गर्ने सेवा र कार्यहरूको निमित्त विनियोजन गरिनेछ ।

(२) उप दफा (१) मा जुनसुकै कुरा लेखिएको भएतापनि कार्यपालिका, वडा समिति र विषयगतशाखाले गर्ने सेवा र कार्यहरूको निमित्त विनियोजन गरेको रकम मध्ये कुनैमा बचत हुने र कुनैमा अपुग हुन देखिन आएमा चुरे गाउँपालिकाले बचत हुने शिर्षकवाट नपुग हुने शिर्षकमा रकम सार्न सक्नेछ । यसरी रकम सार्दा एक शीर्षकबाट सो शिर्षको जम्मा रकमको २० प्रतिशतमा नबढ्ने गरी कुनै एक वा एक भन्दा बढी शिर्षकबाट अर्को एक वा एक भन्दा बढी शिर्षकहरूमा रकम सार्न तथा निकास र खर्च जनाउन सकिनेछ । पूँजिगत खर्च र बित्तिय ब्यवस्थापन तर्फ विनियोजित रकम साँवा भुक्तानिखर्च र ब्याज भुक्तानिखर्च शिर्षकमा बाहेक अन्य चालु खर्च शिर्षक तर्फ सार्न र बित्तिय ब्यवस्था अन्तर्गत साँवा भुक्तानि खर्चतर्फ विनियोजित रकम ब्याज भुक्तानि खर्च शिर्षकमा बाहेक अन्यत्र सार्न सकिने छैन ।

तर चालु तथा पुजिगत खर्च वित्तिय ब्यवस्थाको खर्च ब्यहोर्न एक स्रोतवाट अर्को स्रोतमा रकम सार्न सकिनेछ ।

(३) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भएतापनि एक शिर्षकवाट सो शिर्षको जम्मा स्वीकृत रकमको २५ प्रतिशत भन्दा बढ्ने गरी कुनै एक वा एक भन्दा बढी शिर्षकहरूमा रकम सार्न परेमा गाउँ सभाको स्वीकृत लिनु पर्ने छ ।

४. बित्तिय अनुशासन सम्बन्धी ब्यवस्था : (१) गाउँपालिकाले आफुले उठाएको र यस ऐन वमोजिम प्राप्त गरेको अनुदान कानून बनाई खर्च गर्नु पर्नेछ ।

(२) उपदफा (१) वमोजिम कानून वनाउँदा देहायका कुराहरू पालना हुने गरी बनाउनु पर्नेछ :

(क) नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहको आर्थिक तथा बित्तिय नीति अनुशरण गर्ने ।

(ख) जुन शिर्षकको रकम जुन प्रयोजनको लागि प्राप्त भएको हो सोही प्रयोजनको लागि प्रयोग गर्ने ।

(ग) पूँजीगत खर्चको रुपमा विनियोजन भएको रकम चालु खर्चमा रकमान्तर गर्न नपाइने ।

(घ) आय ब्यको वर्गिकरण तथा लेखाइकन नेपाल सरकारले निर्धारण गरे वमोजिम राख्नु पर्ने ।

५. कार्यविधि तथा मापदण्ड बनाउन सक्ने : (१) यस ऐनको कार्यान्वयन गर्न प्रदेश सरकारले आवश्यक कार्यविधि तथा मापदण्ड बनाउन सक्नेछ ।

(२) उपदफा (१) वमोजिमको कार्यविधि तथा मापदण्ड राजपत्रमा गरिनेछ ।

६. आदेश जारी गर्न सक्ने : (१) यस ऐनको कार्यान्वयन गर्दा कुनै बाधा उत्पन्न भएमा गाउँ कार्यपालिकाले आदेश जारी गरी आवश्यक ब्यवस्था गर्न सक्नेछ ।

(२) उपदफा (१) वमोजिमको आदेश राजपत्रमा प्रकाशन गरिनेछ ।

### अनुसूचि-१

(दफा २ संग सम्बन्धित)

नेपालको संविधानको धारा २२९ (२) वमोजिम

सञ्चितकोषबाट विनियोजन हुने रकम

क्र. सं.	अनुदान संख्या	शीर्षको नाम	चालु खर्च	पूँजिगत खर्च	वित्तयब्यवस्था	शसर्त अनुदान	कुल जम्मा
१	२	३	४	५	६	७	८
१		गाउँ/गाउँकार्यपालिका	५,७३,३३,०००।००	१२,०३,५८,८२१।३३	-	-	१७७६९१८२१।३३
२		वडा समिति	-	-	-	-	-
३		विषयगतशाखा	-	-	-	१५८१०००००।००	१५८१०००००।००
४		ऋणको सावाब्याज भुक्तानी	-	-	-	-	-
५		लगानी (शेयर /ऋण)	-	-	-	-	-
कुल जम्मा			५,७३,३३,०००।००	१२,०३,५८,८२१।३३	-	१५८१०००००।००	३३,५७,९१,८२१।३३

आजाले

हेमराज जोशी  
प्रमुख प्रशासकिय अधिकृत

---

चुरे गाउँपालिका, घरखेडा, कैलाली । मुल्य रु.५